

मेलौली नगरपालिका
प्रोत्साहन भत्ता निर्देशिका २०७५
कार्यपालिका बाट स्वीकृत मिति: २०७५-०२-२५

प्रस्तावना

विगतका कल्पना र परिकल्पना हरूलाई आत्मसात गर्दै भएको जनआन्दोलन २ को मर्म र भावना अनुरूप नेपालको संविधान २०७२ अनुसार नेपालमा तिन तहको सरकार हुने भएको छ, संघिय सरकार, प्रदेशिक सरकार र स्थानिय सरकार। यि सरकारहरूको परिकल्पना संगै भएको स्थानिय चुनावले पुर्ण रूपमा सफलता पाए पनि जन अपेक्षा अनुरूप अभै पनि सिहंदरबार गाउँ गाउँमा पुग्न नसक्नुमा व्यवस्थापकिय पक्ष लगायत कर्मचारीको अभाव ले सोचे अनुरूपको कार्यान्वयनमा सफलता पाउन सकेको छैन। स्थानिय सरकार लाई पुर्णरूपमा जनता प्रति उत्तरदायी र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन तथा कर्मचारीलाई स्थानीय सरकार संचालन सम्बन्धी ऐन २०७४ को मर्म अनुरूप स्थानिय सरकार प्रति अपनत्वको भावना शृजना गराउने हेतुले यो प्रोत्साहन भत्ता निर्देशिका २०७५ लागु गरिएको छ।

परिच्छेद १ संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम: यो निर्देशिकाको नाम मेलौली नगरपालिका प्रोत्साहन भत्ता निर्देशिका २०७४ रहने छ।
२. यो निर्देशिका २०७४०१०१ देखि निजामति सेवाका प्रशासन सेवा अन्तर्गतका प्रमुख प्रशासकिय अधिकृत, प्रशासन तथा योजना प्रमुख, वडा सचिव, लेखा प्रमुख र ईन्जिनियरिङ सेवा अन्तर्गत ईन्जिनियर तथा सब ईन्जिनियर (स्थायी कर्मचारीलाई) मात्र लागु हुने छ।

नोट: ईन्जिनियर र सब ईन्जिनियर ले प्रोत्साहन भत्ता खाइपाई आएमा दैनिक भ्रमण भत्ता र फिल्ड भत्ता पाउने छैन।

(क) यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि श्रेणी विहिन (कार्यालय सहयोगी) स्थायी कर्मचारीको हकमा अनुसुची-६ बमोजिमको कार्यसम्पादन मुल्याङ्कन बमोजिम मापदण्ड पुरा भएमा प्रोत्साहन भत्ता पाउन बाधा पर्ने छैन।

परिच्छेद दुई परिभाषा

३. विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा

- (क) प्रोत्साहन भत्ता निर्देशिका भन्नाले मेलौली नगरपालिका प्रोत्साहन भत्ता निर्देशिका २०७४ लाई सम्झनु पर्छ।
(ख) गाउँ पालिका भन्नाले नेपालको संविधान २०७२ अनुरूप निर्माण भएको मेलौली नगरपालिका, नगरकार्यपालिकाको कार्यालय मेलौली, वैतडीलाई सम्झनु पर्छ।
(ग) प्रोत्साहन भत्ता भन्नाले कुनै निजामति कर्मचारीलाई तोकिएको /ठिकिएको काम गरेवापत प्रोत्साहन स्वरूप दिने सुविधालाई (नगद वा जिन्सी) सम्झनु पर्छ।
(घ) यस निर्देशिकाको लागि मात्र निजामति सेवा भन्नाले निजामति सेवा ऐन -२०४९ बमोजिम नियुक्त भएका प्रशासन समुहको सामान्य प्रशासन, लेखा उप समुहका र ईन्जिनियरिङ सेवाका स्थायी निजामति कर्मचारीलाई सम्झनु पर्दछ।

परिच्छेद ३

वित्तिय स्रोत व्यवस्थापन

४. यस निर्देशिका बमोजिम प्रदान गरिने प्रोत्साहन भत्ता नगरपालिकाले आफ्नो आन्तरिक स्रोतको आम्दानी बाट मात्र उपलब्ध गराउनु पर्नेछ ।

कार्यन्वयन तथा कार्यविधि

५. यस निर्देशिका बमोजिम उपलब्ध गराउने प्रोत्साहन भत्ता नगर कार्यपालिका तथा नगर सभाले निर्णय गरि पारित गरी तोकिए बमोजिम हुनेछ ।

(१) प्रोत्साहन भत्ता मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा तोकिए बमोजिम लागु गरिनेछ ।

६. प्रोत्साहन भत्ता पाउन यस निर्देशिकाको दफा ८ बमोजिमको कार्यविधी अवलम्बन गरी कार्य सम्पादन मुल्याङ्कन मा कुल पुर्णाङ्कको औसतमा दुई तिहाई अंक प्राप्त गर्नु पर्नेछ ।

७. कार्य सम्पादन मुल्याङ्कन फारमलाई सुपरिवेक्षण गर्न सुपरिवेक्षकमा प्रशासन प्रमुख रहने व्यवस्था हुनेछ भने पुन-अवलोकनकर्तामा प्रमुख प्रशासकिय अधिकृत रहने व्यवस्था हुनेछ ।

यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि प्रमुख प्रशासकिय अधिकृतले आफ्नो कार्य सम्पादन मुल्याङ्कन को सुपरिवेक्षण आफैले गर्ने व्यवस्था हुनेछ ।

८. यस निर्देशिकाको दफा ६ बमोजिम देहाय बमोजिमको कर्मचारीले तोकिए बमोजिमको अनुसुची अनुसार कार्य सम्पादन मुल्याङ्कन फारम भरी पेश गर्नु पर्नेछ ।

(१) प्रमुख प्रशासकिय अधिकृतले अनुसुची-१ बमोजिमको कार्य सम्पादन मुल्याङ्कन भरी पेश गर्नु पर्नेछ ।

(२) लेखा प्रमुख/लेखा पालले अनुसुची-२ बमोजिमको कार्य सम्पादन मुल्याङ्कन भरी पेश गर्नु पर्नेछ ।

(३) प्रशासन प्रमुख/योजना प्रमुखले अनुसुची-३ बमोजिमको कार्य सम्पादन मुल्याङ्कन भरी पेश गर्नु पर्नेछ ।

(४) वडा सचिवले अनुसुची-४ बमोजिमको कार्य सम्पादन मुल्याङ्कन भरी पेश गर्नु पर्नेछ ।

(५) ईन्जिनियर र सर्वईन्जिनियर ले अनुसुची-५ बमोजिमको कार्य सम्पादन मुल्याङ्कन भरी पेश गर्नु पर्नेछ ।

(६) श्रेणी विहिन कर्मचारीले (कार्यालय सहयोगी) अनुसुची-६ बमोजिमको कार्य सम्पादन मुल्याङ्कन भरी पेश गर्नु पर्नेछ ।

(७) तोकिएको कर्मचारीले स्व-मुल्यांकन फारम अनुसूची ७ बमोजिम भर्नुपर्नेछ ।

परिच्छेद - चार

संशोधन तथा परिमार्जन

९. मेलौली नगरपालिका प्रोत्साहन भत्ता निर्देशिका लाई थप प्रभावकारी बनाउन आवश्यकता अनुसार गाउँ कार्य पालिकाबाट संशोधन तथा परिमार्जन गर्न सकिनेछ ।

परिच्छेद - पाँच

वचाउँ तथा खारेजी

१०. यस निर्देशिकामा व्यवस्था भएका कुराहरुको हकमा स्थानिय सरकार सञ्चालन ऐन-२०७४, स्थानिय निकाय आर्थिक प्रशासन सम्बन्धी नियमावली-२०६४ तथा अन्य प्रचलित कानून संग बाझिएको हकमा बाझिएको हद सम्म स्वतः खारेज हुनेछ।

अनुसुची-१

(दफा ८ को उपदफा १ संग सम्बन्धित)

कार्य सम्पादन मुल्याङ्कन फारम

नाम:

पद:

कार्यालयको नाम:

अवधी:

| क्र. स. | सम्पादित कामको विवरण | सुपरिवेक्षकको मुल्याङ्कन | | | | | पुनरावलोकन कर्ताको मुल्याङ्कन | | | | |
|---------|---|--------------------------|--------------|------------|-------------------|-----------|-------------------------------|--------------|------------|-------------------|-----------|
| | | कम ० | सामान्य १ | उत्तम २ | अति उत्तम ३ | पुष्ट्याई | कम ० | सामान्य १ | उत्तम २ | अति उत्तम ३ | पुष्ट्याई |
| १ | कार्य तालिका बमोजिमको काम गर्ने क्षमता र सम्पादित कामको स्तर | | | | | | | | | | |
| २ | सम्पादित कामको प्रतिफल | | | | | | | | | | |
| ३ | निर्देशन अनुसार काम गर्न सक्ने क्षमता | | | | | | | | | | |
| ४ | इमन्दारी, नैतिकता र शिस्तता | | | | | | | | | | |
| ५ | सहयोगको भावना | | | | | | | | | | |
| ६ | निर्णय दिन सक्ने क्षमता | | | | | | | | | | |
| ७ | माताहातका कर्मचारीलाई नियन्त्रण, अनुगमन र मार्गदर्शन गर्ने क्षमता | | | | | | | | | | |
| ८ | अनुशासन | | | | | | | | | | |
| ९ | प्रदेश सरकार र संघिय सरकारले माग गरे बमोजिमको सुचना तथा परिपत्रको जवाफ पठाएको | | | | | | | | | | |
| ११ | अतिरिक्त समयमा काम गरेको (विहान ९ बजे अगाडि र सार्ह ५ बजे पछि) | | | | | | | | | | |
| | कुल प्राप्ताङ्क | | | | | | | | | | |

दस्तखत:

सुपरिवेक्षकको नाम:

दर्जा:

मिति:

दस्तखत:

पुनरावलोकन कर्ताको नाम:

दर्जा:

मिति:

अनुसूची-२

(दफा ८ को उपदफा २ संग सम्बन्धित) कार्य सम्पादन मुल्यांकन फारम

नाम:

पद:

कार्यालयको नाम:

अवधी:

| क्र. सं. | सम्पादित कामको विवरण | सुपरिवेक्षकको मुल्यांकन | | | | | पुनरावलोकन कर्ताको मुल्यांकन | | | | |
|----------|---|-------------------------|--------------|------------|-------------------|-----------|------------------------------|--------------|------------|-------------------|-----------|
| | | कम ० | सामान्य १ | उत्तम २ | अति उत्तम ३ | पुष्ट्याई | कम ० | सामान्य १ | उत्तम २ | अति उत्तम ३ | पुष्ट्याई |
| १ | कार्य तालिका बमोजिमको काम गर्ने क्षमता र सम्पादित कामको स्तर | | | | | | | | | | |
| २ | सम्पादित कामको प्रतिफल | | | | | | | | | | |
| ३ | निर्देशन अनुसार काम गर्न सक्ने क्षमता | | | | | | | | | | |
| ४ | इमन्दारी, नैतिकता र शिस्टता | | | | | | | | | | |
| ५ | सहयोगको भावना | | | | | | | | | | |
| ६ | निर्णय दिन सक्ने क्षमता | | | | | | | | | | |
| ७ | माताहातका कर्मचारीलाई नियन्त्रण, अनुगमन र मार्गदर्शन गर्ने क्षमता | | | | | | | | | | |
| ८ | अनुशासन | | | | | | | | | | |
| ९ | प्रदेश सरकार र संघिय सरकारले माग गरे बमोजिमको सुचना तथा परिपत्रको जबाब पठाएको | | | | | | | | | | |
| १० | मासिक आय व्यय सार्वजनिक गरेको | | | | | | | | | | |
| ११ | अतिरिक्त समयमा काम गरेको (विहान ९ बजे अगाडि र सार्ह ५ बजे पछि) | | | | | | | | | | |
| | कुल पाप्ताङ्क | | | | | | | | | | |

:

दस्तखत

सुपरिवेक्षकको नाम:

दर्जा:

मिति:

दस्तखत:

पुनरावलोकन कर्ताको नाम:

दर्जा:

मिति:

अनुसूची-३

(दफा ८ को उपदफा ३ संग सम्बन्धित) कार्य सम्पादन मुल्यांकन फारम

नाम:

पद:

कार्यालयको नाम:

अवधी:

| क्र. सं. | सम्पादित कामको विवरण | सुपरिवेक्षकको मुल्यांकन | | | | | पुनरावलोकन कर्ताको मुल्यांकन | | | | |
|----------|--|-------------------------|---------|-------|--------------|-----------|------------------------------|---------|-------|--------------|-----------|
| | | कम | सामान्य | उत्तम | अति उत्तम | पुष्ट्याई | कम | सामान्य | उत्तम | अति उत्तम | पुष्ट्याई |
| १ | कार्य तालिका बमोजिमको काम गर्ने क्षमता र सम्पादित कामको स्तर | ० | १ | २ | ३ | | ० | १ | २ | ३ | |
| २ | सम्पादित कामको प्रतिफल | | | | | | | | | | |
| ३ | निर्देशन अनुसार काम गर्ने सब्जे क्षमता | | | | | | | | | | |
| ४ | इमन्दारी, नैतिकता र शिस्टता | | | | | | | | | | |
| ५ | सहयोगको भावना | | | | | | | | | | |
| ६ | निर्णय दिन सब्जे क्षमता | | | | | | | | | | |
| ७ | माताहातका कर्मचारीलाई नियन्त्रण, अनुगमन र मार्गदर्शन गर्ने क्षमता | | | | | | | | | | |
| ८ | अनुशासन र हाजिरी | | | | | | | | | | |
| ९ | योजना हरुको नियमित अनुगमन तथा सुपरिवेक्षण गरी प्रगति प्रतिवेदन बुझाएको | | | | | | | | | | |
| १० | प्रदेश सरकार र संघिय सरकारले माग गरे बमोजिमको सुचना तथा परिपत्रको जबाब ठाएको | | | | | | | | | | |
| ११ | अतिरिक्त समयमा काम गरेको (विहान १ बजे अगाडि र सार्फ ५ बजे पछि) | | | | | | | | | | |
| | कुल प्राप्ताङ्क | | | | | | | | | | |

:

दस्तखत

सुपरिवेक्षकको नाम:

दर्जा:

मिति:

दस्तखत:

पुनरावलोकन कर्ताको नाम:

दर्जा:

मिति:

अनुसूची-४
(दफा ८ को उपदफा ४ संग सम्बन्धित)
कार्य सम्पादन मुल्यांकन फारम

नाम:

पद:

कार्यालयको नाम:

अवधी:

| क्र. सं. | सम्पादित कामको विवरण | सुपरिवेक्षकको मुल्यांकन | | | | | पुनरावलोकन कर्ताको मुल्यांकन | | | | |
|----------|---|-------------------------|---------|-------|--------------|-----------|------------------------------|---------|-------|--------------|-----------|
| | | कम | सामान्य | उत्तम | अति उत्तम | पुष्ट्याई | कम | सामान्य | उत्तम | अति उत्तम | पुष्ट्याई |
| १ | कार्य तालिका बमोजिस्मको काम गर्ने क्षमता र सम्पादित कामको स्तर | ० | १ | २ | ३ | | ० | १ | २ | ३ | |
| २ | सम्पादित कामको प्रतिफल | | | | | | | | | | |
| ३ | निर्देशन अनुसार काम गर्ने सक्ने क्षमता | | | | | | | | | | |
| ४ | इमन्दारी, नैतिकता र शिस्टता | | | | | | | | | | |
| ५ | सहयोगको भावना | | | | | | | | | | |
| ६ | निर्णय दिन सक्ने क्षमता | | | | | | | | | | |
| ७ | माताहातका कर्मचारीलाई नियन्त्रण, अनुगमन र मार्गदर्शन गर्ने क्षमता | | | | | | | | | | |
| ८ | अनुशासन र हाजिरी | | | | | | | | | | |
| ९ | मासिक आय व्यय प्रतिवेदन सार्वजनिक गरी गाउँपालिकामा प्रतिवेदन बुझाएको | | | | | | | | | | |
| १० | वडा समितिको निर्णय गा.पा.मा मासिक बुझाएको | | | | | | | | | | |
| ११ | योजना हरूको नियमित अनुगमन तथा सुपरिवेक्षण गरी प्रगति प्रतिवेदन गा.पा.मा बुझाएको | | | | | | | | | | |
| १२ | गा. पा.को निर्णय कार्यन्वयन गराउन समन्वय गरेको | | | | | | | | | | |
| १३ | घटना दर्ताको मसिक प्रतिवेदन बुझाएको | | | | | | | | | | |
| १४ | समयमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको | | | | | | | | | | |
| १५ | अभिलेखहरू सुरक्षित राखेको र राख्न लगाएको | | | | | | | | | | |
| १६ | अतिरिक्त समयमा काम गरेको (विहान ९ बजे अगाडि र सार्क ५ बजे पछि) | | | | | | | | | | |
| | कुल प्राप्ताङ्क | | | | | | | | | | |

दस्तखतः

सुपरिवेक्षकको नामः

दर्जा:

मिति:

दस्तखतः

पुनरावलोकन कर्ताको नामः

दर्जा:

मिति:

अनुसूची-५
(दफा ८ को उपदफा ३ संग सम्बन्धित)
कार्य सम्पादन मुल्यांकन फारम

नाम:

पद:

कार्यालयको नाम:

अवधी:

| क्र. स. | सम्पादित कामको विवरण | सुपरिवेक्षकको मुल्यांकन | | | | | पुनरावलोकन कर्ताको मुल्यांकन | | | | |
|---------|---|-------------------------|---------|-------|--------------|-----------|------------------------------|---------|-------|--------------|-----------|
| | | कम | सामान्य | उत्तम | अति उत्तम | पुष्ट्याई | कम | सामान्य | उत्तम | अति उत्तम | पुष्ट्याई |
| १ | कार्य तालिका बमोजिमको काम गर्ने क्षमता र सम्पादित कामको स्तर | ० | १ | २ | ३ | | ० | १ | २ | ३ | |
| २ | सम्पादित कामको प्रतिफल | | | | | | | | | | |
| ३ | निर्देशन अनुसार काम गर्ने सक्ने क्षमता | | | | | | | | | | |
| ४ | इमन्दारी, नैतिकता र शिस्तता | | | | | | | | | | |
| ५ | सहयोगको भावना | | | | | | | | | | |
| ६ | निर्णय दिन सक्ने क्षमता | | | | | | | | | | |
| ७ | माताहातका कर्मचारीलाई नियन्त्रण, अनुगमन र मार्गदर्शन गर्ने क्षमता | | | | | | | | | | |
| ८ | अनुशासन र हाजिरी | | | | | | | | | | |
| ९ | योजना हरूको नियमित अनुगमन तथा सुपरिवेक्षण गरी प्रगति प्रतिवेदन बुझाएको | | | | | | | | | | |
| १० | प्रदेश सरकार र संघिय सरकारले माग गरे बमोजिमको सुचना तथा परिपत्रको जवाफ पठाएको | | | | | | | | | | |
| ११ | अंतिरिक्त समयमा काम गरेको (विहान ९ बजे अगाडि र सार्थक ५ बजे पछि) | | | | | | | | | | |
| | कुल प्राप्ताङ्क | | | | | | | | | | |

दस्तखतः

सुपरिवेक्षकको नामः

दर्जा:

मिति:

दस्तखतः

पुनरावलोकन कर्ताको नामः

दर्जा:

मिति:

अनुसूची-६
(दफा ८ को उपदफा ६ संग सम्बन्धित)
कार्य सम्पादन मुल्यांकन फारम

नाम:

पद:

कार्यालयको नाम:

अवधी:

| क्र. सं. | सम्पादित कामको विवरण | सुपरिवेक्षकको मुल्यांकन | | | | | पुनरावलोकन कर्ताको मुल्यांकन | | | | |
|----------|---|-------------------------|--------------|------------|-------------------|-----------|------------------------------|--------------|------------|-------------------|-----------|
| | | कम ० | सामान्य १ | उत्तम २ | अति उत्तम ३ | पुष्ट्याई | कम ० | सामान्य १ | उत्तम २ | अति उत्तम ३ | पुष्ट्याई |
| १ | कार्य तालिका बमोजिमको काम गर्ने क्षमता र सम्पादित कामको स्तर | | | | | | | | | | |
| २ | सम्पादित कामको प्रतिफल | | | | | | | | | | |
| ३ | निर्देशन अनुसार काम गर्ने सक्ते क्षमता | | | | | | | | | | |
| ४ | इमन्दारी, नैतिकता र शिस्टता | | | | | | | | | | |
| ५ | सहयोगको भावना | | | | | | | | | | |
| ६ | निर्णय दिन सक्ते क्षमता | | | | | | | | | | |
| ७ | माताहातका कर्मचारीलाई नियन्त्रण, अनुगमन र मार्गदर्शन गर्ने क्षमता | | | | | | | | | | |
| ८ | अनुशासन | | | | | | | | | | |
| ९ | नियमित हाजिरी र काम प्रतिको उत्साह र लगनशीलता | | | | | | | | | | |
| ११ | अतिरिक्त समयमा काम गरेको (विहान ९ बजे अगाडि र सार्व ५ बजे पछि) | | | | | | | | | | |
| | कुल प्राप्तांक | | | | | | | | | | |

दस्तखतः

सुपरिवेक्षकको नामः

दर्जा:

मिति:

दस्तखतः

पुनरावलोकन कर्ताको नामः

दर्जा:

मिति:

अनुसूची-६

(दफा ८ को उपदफा ७ संग सम्बन्धित)

कार्य सम्पादन मुल्यांकन फारम

नाम:

पद:

कार्यालयको नाम:

अवधी:

| क्र. सं. | सम्पादित कामको विवरण | स्वयम् मुल्यांकन (आफनो अनुभव को आधारमा) | | | | |
|----------|---|--|--------------|------------|-------------------|-----------|
| | | कम ० | सामान्य १ | उत्तम २ | अति उत्तम ३ | पुष्ट्याई |
| १ | कार्य तालिका बमोजिमको काम गर्ने क्षमता र सम्पादित कामको स्तर | | | | | |
| २ | सम्पादित कामको प्रतिफल | | | | | |
| ३ | निर्देशन अनुसार काम गर्ने सक्ने क्षमता | | | | | |
| ४ | इमन्दारी, नैतिकता र शिस्तता | | | | | |
| ५ | सहयोगको भावना | | | | | |
| ६ | निर्णय दिन सक्ने क्षमता | | | | | |
| ७ | माताहातका कर्मचारीलाई नियन्त्रण, अनुगमन र मार्गदर्शन गर्ने क्षमता | | | | | |
| ८ | अनुशासन | | | | | |
| ९ | नियमित हाजिरी र काम प्रतिको उत्साह र लगनशीलता | | | | | |
| ११ | अतिरिक्त समयमा काम गरेको (विहान ९ बजे अगाडि र साफ ५ बजे पछि) | | | | | |
| | कुल प्राप्ताङ्क | | | | | |

दस्तखतः

स्वयम् मुल्यांकनकर्ताको नामः

दर्जा:

मिति: